

१. पदको विवरण

पदको नाम :	सहायक प्रशासन
सेवा :	प्रशासन
समूह :	प्रशासन
उपसमूह :	-
तह :	४ (चार)

२. आवश्यक न्यूनतम शैक्षिक योग्यता

मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।

३. परीक्षा योजना र पाठ्यक्रम

परीक्षाको किसिम लिखित, प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ । पूर्णाङ्क १०० को लिखित परीक्षा, पूर्णाङ्क १० को सीप परीक्षण र पूर्णाङ्क २० को अन्तर्वार्ता निम्नानुसारका चरणमा लिइने छ ।

परीक्षा योजना (Examination Scheme)

प्रथम चरण :- लिखित परीक्षा (Written Examination)				पूर्णाङ्क :- १००	
पत्र/विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्नसंख्या X अङ्क	समय
सेवा सम्बन्धी	१००	४०	विषयगत छोटो उत्तर लामो उत्तर	१० प्रश्न X ५ अङ्क ५ प्रश्न X १० अङ्क	३ घण्टा
द्वितीय चरण :- सीप परीक्षण र अन्तर्वार्ता (Skill Test & Interview)				पूर्णाङ्क :- ३०	
कम्प्युटर सीप परीक्षण	१०		*प्रयोगात्मक		१५ मिनेट
व्यक्तिगत अन्तर्वार्ता	२०		मौखिक		

द्रष्टव्य :

- लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ ।
- प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरू मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित हुन पाउनेछन् ।

प्रशासन सेवा, प्रशासन समूह, ४ (चार) तह, सहायक प्रशासन पदको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम

पत्र/विषय :- सेवा सम्बन्धी

खण्ड (क) - कार्यालय संचालन सम्बन्धी (८०अङ्क)

१. कार्यालय र कार्यालय साधन

- १.१ कार्यालयको अवधारणा, महत्व र प्रकार
- १.२ कर्मचारीको परिचय र किसिम
- १.३ कार्यालय सहायकको योग्यता, काम र गुणहरु
- १.४ कार्यालय संसाधनको परिचय, आवश्यकता र किसिम

२. कार्यालय कार्यविधि

- २.१ पत्रव्यवहार / चिट्ठीपत्र: परिचय, उद्देश्य, गुण र प्रकार
- २.२ दर्ता र चलानी
- २.३ सूचना र परिपत्रको परिचय
- २.४ अनुक्रमणिका र फाइलिङ्ग पद्धति : परिचय, आवश्यकता, महत्व, प्रकार, उद्देश्य र विविध प्रयोजन
- २.५ अभिलेखको परिचय, उद्देश्य, प्रकार र आवश्यकता
- २.६ टिप्पणी - परिचय र महत्व
- २.७ प्रस्ताव र प्रतिवेदन तयार गर्ने तरिका
- २.८ जनसम्पर्क

३. कार्यालयमा संचारको महत्व, प्रकार र माध्यम

४. कार्यालय व्यवस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व

५. लेखा प्रणाली र राजस्व प्रशासन

- ५.१ लेखा र लेखा प्रणाली सम्बन्धी जानकारी
- ५.२ जिन्सी सेस्ता प्रणालीको साधारण ज्ञान (दाखिला रिपोर्ट, खर्च नहुने खाता र खर्च हुने खाता)
- ५.३ बजेट र राजस्व प्रशासन (कर, भंसार, अन्तःशुल्क) सम्बन्धी सामान्य जानकारी

६. सार्वजनिक प्रशासन /व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय, निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी जानकारी

७. सार्वजनिक सेवा प्रवाहको अर्थ र महत्व

८. सार्वजनिक संस्थानको परिचय र आवश्यकता

९. नेपालमा टेलिभिजन प्रसारणको इतिहास

१०. नेपाल टेलिभिजनको स्थापनाको उद्देश्य र वर्तमान अवस्था

खण्ड (ख) - सान्दर्भिक कानून (२०अङ्क)

१. नेपालको वर्तमान संविधानको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीतिहरू
२. नेपाल टेलिभिजनको कर्मचारी सेवा शर्त विनियमावली, २०६६ (संशोधन सहित)
३. नेपाल टेलिभिजनको प्रचलित आर्थिक प्रशासन सम्बन्धी विनियमावली
४. राष्ट्रिय प्रसारण ऐन, २०४९
५. राष्ट्रिय प्रसारण नियमावली, २०५२ (संशोधन सहित)
६. सञ्चार सँस्थान ऐन, २०२८
७. राष्ट्रिय आमसञ्चार नीति, २०७३
८. सूचनाको हक सम्बन्धी ऐन, २०६४
९. भ्रष्टाचार निवारण ऐन, २०५९

द्रष्टव्य : यस पत्रमा लिखित परीक्षामा यथासम्भव पाठ्यक्रममा भएका सबै पाठ्यांशहरूबाट निम्नानुसार प्रश्नहरू सोधिनेछ ।

खण्ड	विषयगत	अङ्कभार
(क) कार्यालय संचालन सम्बन्धी	६ प्रश्न X ५ अङ्क = ३० ५ प्रश्न X १० अङ्क = ५०	८०
(ख) सान्दर्भिक कानून	४ प्रश्न X ५ अङ्क = २०	२०
जम्मा अङ्क		१००

सीप परिक्षण (Skill Test)

* प्रयोगात्मक परीक्षा योजना (Practical Examination Scheme)

विषय	पूर्णाङ्क	विषयवस्तु शिषक	अङ्क	समय
कम्प्यूटर सीप परिक्षण (Computer Skill Test)	१०	Devanagari Typing	२.५ अङ्क	५ मिनेट
		English Typing	२.५ अङ्क	५ मिनेट
		Windows basic and Ms-Word	५ अङ्क	५ मिनेट

विषय:- कम्प्यूटर सीप परिक्षण (Computer Skill Test)

1. Windows basic

- Introduction to Graphical User Interface
- Starting and shutting down Windows
- Basic Windows Elements - Desktop, Taskbar, My Computer, Recycle Bin, etc.
- Concept of files and folders
- Searching files and folders

2. Word processing/ MS Word

- Creating, saving and opening documents
- Typing in Devanagari and English
- Text formatting (Font, Size, Color, Underline, Italic, Bold, etc) and paragraph formatting (alignment, indentation, spacing)
- Inserting header, footer, page number
- Page setting (margin, page size, orientation), previewing and printing of documents

कम्प्यूटर सीप परिक्षणका नमुना प्रश्नहरू (Sample Questions)

1. तल दिइएको देवनागरी Text लाई आधार मानी टाइप गर्नुहोस् । [2.5 अङ्क] (5 मिनेट)
(कम्तीमा 150 शब्दहरू भएको देवनागरी Text दिइनेछ ।)
2. तल दिइएको अंग्रेजी Text लाई आधार मानी टाइप गर्नुहोस् । [2.5 अङ्क] (5 मिनेट)
(कम्तीमा 200 शब्दहरू भएको अंग्रेजी Text दिइनेछ ।)
3. **Perform the following:** [1×5 = 5 अङ्क] (5 मिनेट)
 - a) Create a new word file, copy typed text of Q.No. 2 and paste in this file and rename this file as NepalTelevision and save it.
 - b) Underline first paragraph.
 - c) Insert a table of 4 rows and 3 columns.
 - d) Set a page margin 1" in all sides (top, bottom, left and right)
 - e) Insert page number at bottom right corner of the page

अंग्रेजी वा देवनागरी Typing Skill Test को लागि निर्देशन:-

1. देवनागरी Typing Skill Test को लागि १५० शब्दहरूको एउटा Text दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिनेछ:-

शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)	पाउने अंक
५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	० अंक
५ वा सो भन्दा बढी र ७.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.५० अंक
७.५ वा सो भन्दा बढी र १० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.७५ अंक
१० वा सो भन्दा बढी र १२.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.०० अंक
१२.५ वा सो भन्दा बढी र १५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.२५ अंक
१५ वा सो भन्दा बढी र १७.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.५० अंक
१७.५ वा सो भन्दा बढी र २० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.७५ अंक
२० वा सो भन्दा बढी र २२.५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.०० अंक
२२.५ वा सोभन्दा बढी र २५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.२५ अंक
२५ वा सो भन्दा बढी शुद्ध शब्द प्रति मिनेट बापत	२.५० अंक

2. English Typing Skill Test को लागि २०० शब्दहरूको एउटा Text दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिनेछ:-

शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute)	पाउने अंक
६ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	० अंक
६ वा सो भन्दा बढी र ९ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.५० अंक
९ वा सो भन्दा बढी र १२ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	०.७५ अंक
१२ वा सो भन्दा बढी र १५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.०० अंक
१५ वा सो भन्दा बढी र १८ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.२५ अंक
१८ वा सो भन्दा बढी र २१ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.५० अंक
२१ वा सो भन्दा बढी र २४ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	१.७५ अंक
२४ वा सो भन्दा बढी र २७ भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.०० अंक
२७ वा सोभन्दा बढी र ३० भन्दा कम शुद्ध शब्द प्रति मिनेट बापत	२.२५ अंक
३० वा सो भन्दा बढी शुद्ध शब्द प्रति मिनेट बापत	२.५० अंक

3. अंग्रेजी वा देवनागरी Typing मा दिइएको Text लाई आधार मानी टाइप गरेको Text सँग भिडाई चेक गरिनेछ । दिइएको अंग्रेजी वा देवनागरी Text मा उल्लेखित स्थान बमोजिम परीक्षार्थीहरूले आफ्नो Text मा Punctuation टाइप नगरेको पाइएमा त्यसको शब्दमा गणना गरिने छैन । तत्पश्चात निम्न Formula प्रयोग गरी शुद्ध शब्द प्रति मिनेट(Correct words/minute) निकालिनेछ ।

Formula:

$$\text{शुद्ध शब्द प्रति मिनेट (Correct words/minute)} = \frac{(\text{Total words typed} - \text{Wrong words})}{5}$$